

आर्थिक ऐन, २०८३ को दफा ३७ सँग सम्बन्धित ।

(करदाताको निवेदनको ढाँचा)

श्रीमान् प्रमुख प्रशासक, प्रमुख कर अधिकृतज्यू ज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३ । ।

विषय: दायरामा आउने निकायलाई आयकर छुट सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ३७ मा स्थायी लेखा नम्बर लिएका वा नलिएका विश्वविद्यालय, कूटनीतिक निकाय, विकास साझेदार वा नेपालमा लगानी गर्ने गैरबासिन्दा व्यक्तिले आर्थिक वर्ष २०८२/८३ सम्मको भुक्तानीको श्रोतमा कट्टी गरिएको अग्रिम कर रकम बाहेक आय विवरण तथा आयकर दाखिला गर्नुपर्ने छैन। सामुदायिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थाले संवत् २०८३ साल पुस मसान्तभित्र आर्थिक वर्ष २०८२/८३ को आय विवरण र सो आय विवरण बमोजिमको कर रकम दाखिला गरी निवेदन दिएमा सोभन्दा अगाडिको आय विवरण दाखिला गर्नुपर्ने छैन र आयमा लाग्ने कर, ब्याज तथा शुल्क मिनाहा हुनेछ भन्ने व्यवस्था रहेकोले यस निकायलाई आर्थिक ऐन, २०८३ को दफा ३७ बमोजिम प्राप्त हुने छुट एवम् सुविधा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल

सि.नं.	विवरण	लाग्ने कर रकम रु.	ब्याज रु.	शुल्क रु.	जम्मा रु.
१	PAN लिएका वा नलिएका विश्वविद्यालय, कूटनीतिक निकाय, विकास साझेदार वा नेपालमा लगानी गर्ने गैरबासिन्दा व्यक्तिले आर्थिक वर्ष २०८२।०८३ सम्मको भुक्तानीको स्रोतमा कट्टी गरिएको अग्रिम कर रु.				
२	सामुदायिक विद्यालय एवं सामुदायिक स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८२।०८३ को आय विवरण तथा सो बमोजिमको कर रकम रु.				
जम्मा रकम रु.					
छुट रकम रु.					
तिर्नुपर्ने रकम रु.					

उपरोक्तानुसारको दाखिला गर्नुपर्ने कर रकम देहाय बमोजिमको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	स्थायी लेखा नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शीर्षक	दाखिला रकम

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला।

निवेदक

संस्थाको नाम :

स्थायी लेखा नम्बर :

निवेदनको नाम :

पद :

हस्ताक्षर :

आर्थिक ऐन, २०८३ को दफा ३८ सँग सम्बन्धित ।

(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका वा अन्य संस्थालाई कर, ब्याज तथा शुल्क सुविधा उपलब्ध गराई पाउँ।

आर्थिक ऐन, २०८३ को दफा ३८ मा संस्था खारेजी हुँदा बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था भएका नाफा नकमाउने उद्देश्य राखी संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको संस्था आयकर ऐन, २०५८ बमोजिम कर छुट पाउने संस्थाको रूपमा दर्ता भएको वा नभएको भए तापनि त्यस्तो संस्थाले संवत् २०८३ साल पुस मसान्तभित्र आर्थिक वर्ष २०८२/८३ को आय विवरण दाखिला गरेमा सो आर्थिक वर्ष र सो भन्दा अगाडि संस्थाले प्राप्त गरेको दान, चन्दा तथा उपहार बापतको रकमबाट सिर्जित करयोग्य आयमा लाग्ने कर, ब्याज तथा शुल्क मिनाहा हुनेछ। त्यस्तो संस्थाले प्राप्त गरेको दान, चन्दा तथा उपहार बापतको रकम मात्र आय भएमा आय विवरण समेत पेश गर्नु पर्ने छैन भन्ने व्यवस्था रहेकोले यस संस्थालाई आर्थिक ऐन, २०८३ को दफा ३८ बमोजिम कर, ब्याज तथा शुल्क मिनाहा सुविधा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल

सि.नं.	विवरण	लाग्ने कर रकम रु.	ब्याज रु.	शुल्क रु.	जम्मा रु.
१	आर्थिक वर्ष २०८२।०८३ को आय विवरण				
	जम्मा रकम रु.				
	छुट रकम रु.				
	तिर्नुपर्ने रकम रु.				

उपरोक्तानुसारको दाखिला गर्नुपर्ने कर रकम देहाय बमोजिमको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	स्थायी लेखा नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शीर्षक	दाखिला रकम

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुंला बुझाउँला।

निवेदक

संस्थाको नाम :

स्थायी लेखा नम्बर :

निवेदनको नाम :

पद :

हस्ताक्षर :

मिति :

आर्थिक ऐन, २०८३ को दफा ४० उपदफा (१) सँग सम्बन्धित ।

(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: आयकरको ब्याज, शुल्क मिनाहा सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ४० को उपदफा (१) मा कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको भएमा त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको आय विवरण संवत् २०८३ साल पुस मसान्त सम्ममा दाखिला गरी सो बमोजिम लाग्ने कर दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा हुनेछ र सोभन्दा अगाडिको आय वर्षहरूको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनु पर्ने छैन भन्ने व्यवस्था भए बमोजिम मैले/यस फर्मले स्थायी लेखा नम्बर प्राप्त गरी आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको आय विवरण तथा सो विवरण बमोजिम लाग्ने कर दायित्व दाखिला गरेकोले आर्थिक ऐन, २०८३ को दफा ४० को उपदफा (१) बमोजिम शुल्क तथा ब्याज मिनाहा लगायतका छुट सुविधा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु/गर्दछौं ।

तपसिल

सि.नं.	आर्थिक वर्ष	लाग्ने कर रकम रु.	ब्याज रु.	शुल्क रु.	जम्मा रु.
१	२०७९/०८०				
२	२०८०/०८१				
३	२०८१/०८२				
४	२०८२/०८३				
जम्मा रकम रु.					
छुट रकम रु.					
तिर्नुपर्ने रकम रु.					

उपरोक्तानुसारको दाखिला गर्नुपर्ने कर रकम देहाय बमोजिमको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु ।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शीर्षक	दाखिला रकम

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुल्ला बुझाउँला ।

निवेदक

संस्थाको नाम :

स्थायी लेखा नम्बर :

निवेदनको नाम :

पद :

हस्ताक्षर :

मिति :

आर्थिक ऐन, २०८३ को दफा ४० उपदफा (२) सँग सम्बन्धित।

(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: आयकरको ब्याज तथा शुल्क मिनाहा सुविधा उपलब्ध गराई पाउँ।

आर्थिक ऐन, २०८३ को दफा ४० को उपदफा (२) मा विगतमा स्थायी लेखा नम्बर लिई गरेको दायरामा आइसकेका, तर कुनै आय आर्जन वा कारोबार नगरेका करदाताले आर्थिक वर्ष २०८१/०८२ वा सो भन्दा अघिदेखिको आय विवरण दाखिला नगरेको भए त्यस्ता व्यक्तिले दर्ता खारेज गर्न वा कारोबार सञ्चालन गरी सक्रिय हुन चाहेमा आर्थिक वर्ष २०८२/०८३ को आय विवरण तथा सो बमोजिमको कर दाखिला गरी संवत् २०८३ साल पुस मसान्तभित्र सम्बन्धित कार्यालयमा दर्ता खारेजीको लागि वा कारोबार सुचारु गर्न निवेदन दिएमा सो भन्दा अघिका आर्थिक वर्षहरूको आय विवरण दाखिला गर्नुपर्ने छैन। सो म्यादभित्र निवेदन नदिएमा त्यस्ता स्थायी लेखा नम्बर स्वतः प्रणालीबाट दर्ता खारेज गरिनेछ र पछि सक्रिय वा पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता व्यक्तिले सो अवधिसम्मको आय विवरण र सो बमोजिमको कर, शुल्क तथा ब्याज दाखिला गर्नुपर्नेछ भन्ने व्यवस्था भएकोले मैले/यस फर्मले विगतमा कुनै आय आर्जन वा कारोबार नगरेको तथा उक्त व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/०८३ को आय विवरण र लागने कर दाखिला गरी (दर्ता खारेजी/कारोबार पुनः सञ्चालन) का लागि निवेदन पेश गरेको हुँदा आर्थिक ऐन, २०८३ को दफा ४० को उपदफा (२) बमोजिम ब्याज तथा शुल्क छुट सुविधा उपलब्ध गराई गरिदिनुहुन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल

सि.नं.	आर्थिक वर्ष	लाग्ने कर रकम रु.
१	२०८२/०८३	
जम्मा रकम रु.		

उपरोक्तानुसारको दाखिला गर्नुपर्ने कर रकम देहाय बमोजिमको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	स्थायी लेखा नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शीर्षक	दाखिला रकम

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुल्ला बुझाउँला।

निवेदक

संस्थाको नाम :
स्थायी लेखा नम्बर :
निवेदनको नाम :
पद :
हस्ताक्षर :
मिति :

(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३ । ।

आर्थिक ऐन, २०८३ को दफा ४७ सँग सम्बन्धित।

(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय संघ संस्था वा कूटनीतिक नियोगहरूमा कार्यरत नेपाली वा बासिन्दा व्यक्तिलाई आयकर, ब्याज तथा शुल्क छुट सुविधा उपलब्ध गराई पाउँ।

आर्थिक ऐन, २०८३ को दफा ४७ मा संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय वा सो संघ अन्तर्गतका संस्थाहरू वा कूटनीतिक मान्यता प्राप्त अन्य जुनसुकै अन्तराष्ट्रिय निकाय वा विदेशी कूटनीतिक नियोगमा कार्यरत भियना अभिसन्धी बमोजिम छुट सुविधा नपाउने गरी कार्यरत बासिन्दा व्यक्तिले ती निकायबाट पारिश्रमिक वा सेवा शुल्कवापत भुक्तानी पाएको तर आयकर ऐन, २०५८ बमोजिम लागने कर र आयविवरण दाखिला नगरेको भएमा स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको आयमा लागने आयकर र सोको एक प्रतिशतलेहुने थप रकम तथा आय विवरण संवत् २०८३ साल मङ्सिर मसान्तसम्म दाखिलागरी निवेदन दिएमा ब्याज तथा शुल्क मिनाहा हुनेछ, त्यस्तो व्यक्तिले सोभन्दा अधिको आय विवरण र सोमा लागने कर, शुल्क तथा ब्याजसमेत बुझाउनु पर्ने छैन भन्ने व्यवस्था भए बमोजिम आयकर, ब्याज तथा शुल्क मिनाहा सुविधा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल

सि.नं.	आर्थिक वर्ष	लाग्ने कर रकम रु.	१% ले हुने थप रकम रु.	ब्याज रु.	शुल्क रु.	जम्मा रु.
	आ.व. २०७९/०८० आ.व. २०८०/८१ आ.व. २०८१/८२ आ.व. २०८२/८३					
	जम्मा रकम रु.					
	छुट रकम रु.					
	तिर्नुपर्ने रकम रु.					

उपरोक्तानुसारको दाखिला गर्नुपर्ने कर रकम देहाय बमोजिमको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शीर्षक	दाखिला रकम

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुंला बुझाउँला।

निवेदक

संस्थाको नाम :

स्थायी लेखा नम्बर :

निवेदनको नाम :

पद :

हस्ताक्षर :

मिति :

आर्थिक ऐन, २०८३ को दफा ३१ को उपदफा (१) सँग सम्बन्धित।

(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर मिनाहा सुविधा उपलब्ध गराई पाउँ।

आर्थिक ऐन, २०८३ को दफा ३१ को उपदफा (१) बमोजिम कुनै व्यक्तिले संवत् २०८२ भदौ २ गतेभन्दा अघि कानून बमोजिम सुन तथा सुनको गरगहनामा लगाइएको विलासिता शुल्क र हीरा, जवाहरात, रत्न तथा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर सम्बन्धित बिक्रेताले बिक्रीमा सङ्कलन नगरेको भएमा स्वतः मिनाहा हुनेछ र सोको विवरण समेत पेश गर्नुपर्ने छैन भन्ने कानूनी व्यवस्था अनुसार मिनाहाको लागि यो निवेदन पेश गरेको छु/छौं।

तपसिल

सि.नं.	विवरण	कारोबार रकम रु.	विलासिता शुल्क रकम रु.	मू.अ.कर रकम रु.	जम्मा रु.
१					
	जम्मा रकम रु.				
	छुट रकम रु.				
	तिर्नुपर्ने रकम रु.				

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला।

निवेदक

संस्थाको नाम :

स्थायी लेखा नम्बर :

निवेदनको नाम :

पद :

हस्ताक्षर :

मिति :

आर्थिक ऐन, २०८३ को दफा ३१ को उपदफा (२) सँग सम्बन्धित।

(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: बिलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर मिनाहा सुविधा उपलब्ध गराई पाउँ।

आर्थिक ऐन, २०८३ को दफा ३१ को उपदफा (२) मा आर्थिक वर्ष २०८२/८३ वा सोभन्दा अगाडि कुनै व्यक्तिले सुन तथा चाँदीको गरगहना लगायतका अन्य भाँडाकुँडा वा मूर्तिजन्य वस्तु निर्माण तथा मर्मतको कारोबारमा कानून बमोजिम मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा असुल नगरेको भए सो रकम र सोमा लाग्ने व्याज, थप दस्तुर तथा जरिवाना मिनाहा हुनेछ र त्यस्ता व्यक्तिले कर विवरण समेत पेश गर्नुपर्ने छैन भन्ने व्यवस्था बमोजिम छुट सुविधा उपलब्ध गराउन हुन अनुरोध गर्दछु/छौं।

तपसिल

सि.नं.	विवरण	मू.अ.कर रकम रु.	व्याज	थप दस्तुर	जरिवाना	जम्मा रु.
१						
	जम्मा रकम रु.					
	छुट रकम रु.					
	तिर्नुपर्ने रकम रु.					

माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो हो, फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला।

निवेदक

संस्थाको नाम :

स्थायी लेखा नम्बर :

निवेदनको नाम :

पद :

हस्ताक्षर :

मिति :

आर्थिक ऐन, २०८३ को दफा ३०(२) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता कार्यालय.....
आन्तरिक राजस्व कार्यालय.....

मिति: २०८३। ।

विषय: आर्थिक ऐन, २०८३ को दफा ३० को उपदफा (२) बमोजिमको सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ३० को उपदफा (२) अनुसार आयकर ऐन, २०३१ बमोजिम कर निर्धारण भई बक्यौता रहेको आयकर रकम मिनाहा हुने व्यवस्था रहेको व्यहोरा जानकारी भयो । अतः आर्थिक ऐन, २०८३ को उपरोक्त व्यवस्था बमोजिम मेरो स्थायी लेखा नम्बर नरहेको तथा उक्त मिति देखि हालसम्म कुनैपनि आय आर्जन कार्यमा संलग्न समेत नरहेको हुँदा आयकर ऐन, २०३१ बमोजिम बक्यौता रहेको आयकर रकम मिनाहा पाउँ भनी निवेदन गर्दछु ।

तपसिल:

सि.नं.	आर्थिक वर्ष	कर निर्धारण मिति	आयकर रकम	शुल्क	व्याज	जरिवाना	जम्मा कर निर्धारण रकम	भौचर नम्बर	दाखिला मिति	दाखिला रकम	छुट हुने रकम
१											
२											

माथि पेश गरिएको विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाँउला ।
निवेदक:

क) निवेदक

ख) संस्थाको नाम :

ग) स्थायी लेखा नम्बर :

घ) निवेदनको नाम :

ङ) पद :

च) हस्ताक्षर :

छ) मिति :

ज) स्थायी लेखा नम्बर नलिएको र आय आर्जन कार्यमा संलग्न समेत नरहेको स्वघोषणा

आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (१) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३। ।

श्री प्रमुख कर प्रशासकज्यू/प्रमुख कर अधिकृतज्यू
ठूला करदाता/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व कार्यालय..... ।

विषय: आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (१) बमोजिमको सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (१) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरी मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिला नगरेको भएमा सङ्कलन गर्नु पर्ने कर र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र दाखिला गरी संवत् २०८२ साल चैतसम्मको कर विवरण पेश गरेमा व्याज, थप दस्तुर, तथा जरिवाना रकम मिनाहा हुनेछ भन्ने व्यवस्था अन्तर्गत यस फर्म/कम्पनीले त्यस्तो विवरण अनुसारको बाँकी कर र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेको छु/छौं। उल्लिखित व्यवस्था बमोजिमको रकम ऐनको म्याद संवत् २०८३ साल पुस मसान्तभित्रै बुझाएकोले आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (१) बमोजिमको सुविधा मिन्हा पाउन अनुरोध गर्दछु/गर्दछौं।

सि.न.	कर अवधि	विवरण बमोजिम दाखिला गर्नुपर्ने आयकर रकम	विवरण बमोजिम दाखिला गर्नुपर्ने मू.अ.कर रकम	विवरण बमोजिम दाखिला गर्नुपर्ने अन्तःशुल्क रकम	शुल्क	थप दस्तुर	जरिवाना	व्याज	विलम्ब शुल्क
१	संवत् २०८२ साल चैतसम्मको पेश गर्न बाँकी कर विवरणहरू								
२	दाखिला गर्नु पर्ने कर रकम रु.								
३	१ प्रतिशतले हुने थप रकम								
४	छुट तथा मिन्हा हुने रकम								

उपरोक्तानुसार दाखिला गर्नुपर्ने कर देहायको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शिर्षक	दाखिला रकम

विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाँउला ।

निवेदक

फर्म/कम्पनीको नाम:-.....
सञ्चालक/प्रोपाइटरको नाम:-.....
स्थायी लेखा नम्बर:-.....
ठेगाना:-.....
सम्पर्क नम्बर:-.....
इमेल:-.....
फर्म/कम्पनीको छाप:-
हस्ताक्षर:-.....

संलग्न कागजातहरू:

क) कर र सो को १% ले हुने थप रकम दाखिलाको प्रमाणहरू

आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (२) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३ । ।

श्री प्रमुख कर प्रशासकज्यू/प्रमुख कर अधिकृतज्यू
ठूला करदाता/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व कार्यालय..... ।

विषय: आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (२) बमोजिमको सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (२) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरी मूल्य अभिवृद्धि कर सङ्कलन गरेका र तर कर विवरण पेश नगरेको भए सम्वत् २०८२ साल चैतसम्मको कर विवरण संवत् २०८३ साल पुस मसान्तभित्र दाखिला गरी विवरण अनुसारको कर र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेमा व्याज, थप दस्तु, तथा जरिवाना रकम मिनाहा हुनेछ भन्ने व्यवस्था अन्तर्गत यस फर्म/कम्पनीले त्यस्तो विवरण अनुसारको बाँकी कर र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेको छु/छौं। उल्लिखित व्यवस्था बमोजिमको रकम ऐनको म्याद संवत् २०८३ साल पुस मसान्तभित्रै बुझाएकोले आर्थिक ऐन, २०८३ को दफा ४१ को उपदफा (२) बमोजिमको सुविधा मिन्हा पाउन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल

सि.नं.	कर अवधि	विवरण बमोजिम दाखिला गर्नुपर्ने आयकर रकम	विवरण बमोजिम दाखिला गर्नुपर्ने मू.अ.कर रकम	विवरण बमोजिम दाखिला गर्नुपर्ने अन्तःशुल्क रकम	शुल्क	थप दस्तुर	जरिवाना	व्याज	विलम्ब शुल्क
१	संवत् २०८२ साल चैतसम्मको पेश गर्न बाँकी कर विवरणहरु								
२	दाखिला गर्नु पर्ने कर रकम रु.								
३	१ प्रतिशतले हुने थप रकम								
४	छुट तथा मिन्हा भएको रकम								

उपरोक्तानुसार दाखिला गर्नुपर्ने कर देहायको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शिर्षक	दाखिला रकम

विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाँउला ।

निवेदक

फर्म/कम्पनीको नाम:-.....
सञ्चालक/प्रोपाइटरको नाम:-.....
स्थायी लेखा नम्बर:-.....
ठेगाना:-.....
सम्पर्क नम्बर:-.....
इमेल:-.....
फर्म/कम्पनीको छाप:-
हस्ताक्षर:-.....

संलग्न कागजातहरु:

मूल्य अभिवृद्धि कर र सो को १% ले हुने थप रकम दाखिलाको प्रमाणहरु

आर्थिक ऐन, २०८३ को दफा ४४ सँग सम्बन्धित

(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३। ।

श्री प्रमुख कर प्रशासकज्यू/प्रमुख कर अधिकृतज्यू

ठूला करदाता/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व कार्यालय..... ।

विषय: विवरण पेश गरेका तर कर तथा अन्तःशुल्क बक्यौता रहेका व्यक्तिले कर तिरेमा व्याज, शुल्क थप दस्तुर तथा जरिवाना मिनाहा सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ४४ अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम मूल्य अभिवृद्धि कर विवरण, आय विवरण र अन्तःशुल्क विवरण पेश गरी संवत् २०८३ साल जेठ १५ गतेसम्म मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क तिर्न बाँकी रहेका व्यक्तिले त्यस्तो विवरण अनुसारको बाँकी कर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना, व्याज तथा विलम्ब शुल्क मिनाहा हुनेछ भन्ने व्यवस्था अन्तर्गत यस फर्म/कम्पनीले त्यस्तो विवरण अनुसारको बाँकी आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेको छु/छौं। उल्लिखित व्यवस्था बमोजिमको रकम ऐनको म्याद संवत् २०८३ साल पुस मसान्तभित्रै बुझाएकोले आर्थिक ऐन, २०८३ को दफा ४४ बमोजिम मिन्हा पाउन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल:

सि.नं.	कर अवधि	विवरण बमोजिम दाखिला गर्नुपर्ने आयकर रकम	विवरण बमोजिम दाखिला गर्नुपर्ने मू.अ.कर रकम	विवरण बमोजिम दाखिला गर्नुपर्ने अन्तःशुल्क रकम	शुल्क	थप दस्तुर	जरिवाना	व्याज	विलम्ब शुल्क
१	संवत् २०८३ साल जेठ १५ गतेसम्म पेश गर्न बाँकी कर विवरणहरू								
२	दाखिला गर्नु पर्ने कर रकम रु.								
३	१ प्रतिशतले हुने थप रकम								
४	छुट तथा मिन्हा भएको रकम								

उपरोक्तानुसार दाखिला गर्नुपर्ने कर देहायको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शिर्षक	दाखिला रकम

विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाँउला ।

निवेदक

फर्म/कम्पनीको नाम:-.....

सञ्चालक/प्रोपाइटरको नाम:-.....

स्थायी लेखा नम्बर:-.....

ठेगाना:-.....

सम्पर्क नम्बर:-.....

इमेल:-.....

फर्म/कम्पनीको छाप:-

हस्ताक्षर:-.....

संलग्न कागजातहरू:

कर र सो को १% ले हुने थप रकम दाखिलाको प्रमाणहरू

आर्थिक ऐन, २०८३ को दफा ४५(१) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३। ।

श्री प्रमुख कर प्रशासकज्यू/प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व कार्यालय.....।

विषय: कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ४५को उपदफा (१) अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम संवत् २०८३ साल जेठ १५ गतेसम्म आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयबाट कर निर्धारण वा संशोधित कर निर्धारण वा अन्तःशुल्क निर्धारण भई दाखिल गर्न बाँकी रहेको मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना तथा बाँकी ब्याज वा विलम्ब शुल्क मिनाहा हुनेछ भन्ने व्यवस्था अन्तर्गत यस फर्म/कम्पनीले त्यस्तो कर निर्धारण अनुसारको बाँकी कर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेको छु/छौं। उल्लिखित व्यवस्था बमोजिमको रकम ऐनको म्याद संवत् २०८३ साल पुस मसान्तभित्रै बुझाएकोले आर्थिक ऐन, २०८३ को दफा ४५ को उपदफा (१) बमोजिम मिनाहा पाउन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल:

सि.न.	करदाताको नाम	स्थायी लेखा नं.	आ.व.	कर निर्धारण मिति	निर्धारित कर रकम	शुल्क	थप दस्तुर	जरिवा ना	व्या ज	विल म्व शुल्क
१										
२	दाखिला गर्नु पर्ने कर रकम रु.									
३	१ प्रतिशतले हुने थप कर रकम									
४	छुट तथा मिनाहा भएको रकम									

उपरोक्तानुसार दाखिला गर्नुपर्ने कर देहायको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शिर्षक	दाखिला रकम

विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुंला, बुझाँउला ।

निवेदक:

फर्म/कम्पनीको नाम:-.....
सञ्चालक/प्रोपाइटरको नाम:-.....
स्थायी लेखा नम्बर:-.....
ठेगाना:-.....
सम्पर्क नम्बर:-.....
इमेल:-.....
फर्म/कम्पनीको छाप:-
हस्ताक्षर:-.....

संलग्न कागजातहरू:

आयकर, मू.अ.कर, अन्तःशुल्क र सो को १% ले हुने थप रकम दाखिलाको प्रमाणहरू

आर्थिक ऐन, २०८३ को दफा ४९ सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३। ।

श्री प्रमुख कर प्रशासकज्यू/प्रमुख कर अधिकृतज्यू
ठूला करदाता/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व कार्यालय..... ।

विषय: साल बसाली आर्थिक ऐन बमोजिम लाग्ने शुल्क, दस्तुर वा करमा लाग्ने जरिवाना तथा ब्याज मिनाहा सुविधा उपलब्ध गराई पाउँ ।

आर्थिक ऐन, २०८३ को दफा ४९ अनुसार साल बसाली आर्थिक ऐन बमोजिम कुनै शुल्क वा दस्तुर वा कर दाखिला गर्नुपर्ने दायित्व भएका व्यक्तिले त्यस्तो शुल्क वा दस्तुर वा कर दाखिला नगरेको वा कम दाखिला गरेको वा ऐन बमोजिम बुझाउनु पर्ने कुनै विवरण नबुझाएको भएमा बुझाउन बाँकी कर वा शुल्क वा दस्तुर रकम, सोको एक प्रतिशतले हुने थप रकम र विवरण संवत् २०८३ मङ्सिर मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ भन्ने व्यवस्था अन्तर्गत यस फर्म/कम्पनीले त्यस्तो विवरण अनुसारको बुझाउन बाँकी कर वा शुल्क वा दस्तुर रकम, सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेको छु/छौं। उल्लिखित व्यवस्था बमोजिमको रकम ऐनको म्याद संवत् २०८३ साल मंसिर मसान्तभित्रै बुझाएकोले आर्थिक ऐन, २०८३ को दफा ४९ बमोजिम मिन्हा पाउन अनुरोध गर्दछु/गर्दछौं।

तपसिल

सि.न.	आर्थिक वर्ष	कर	शुल्क	दस्तुर	जम्मा
१					
२	दाखिला भएको कर, शुल्क, दस्तुर रकम रु.				
३	१ प्रतिशतले हुने थप रकम				
४	छुट तथा मिन्हा भएको रकम				

उपरोक्तानुसार दाखिला गर्नुपर्ने कर देहायको भौचरबाट दाखिला गरी प्रमाण पेश गरेको छु।

सि.नं.	आ.व.	भौचर नम्बर	दाखिला मिति	राजस्व शिर्षक	दाखिला रकम

विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुँला, बुझाँउला ।

निवेदक:

फर्म/कम्पनीको नाम:-.....
सञ्चालक/प्रोपाइटरको नाम:-.....
स्थायी लेखा नम्बर:-.....
ठेगाना:-.....
सम्पर्क नम्बर:-.....
इमेल:-.....
फर्म/कम्पनीको छाप:-
हस्ताक्षर:-.....

संलग्न कागजातहरू:

कर र सो को १% ले हुने थप रकम दाखिलाको प्रमाणहरू

आर्थिक ऐन, २०८३ को दफा ४३(१) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३ । ।

श्री प्रमुख कर प्रशासक/प्रमुख कर अधिकृत,
ठूला करदाता/मध्यमस्तरीय करदाता/आन्तरिक राजस्व कार्यालय..... ।

विषय: अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहा गरि पाँउ ।

आर्थिक ऐन, २०८३ को दफा ४३ को उपदफा (१) अनुसार अन्तःशुल्क ऐन, २०५८ बमोजिम इजाजतपत्र लिएका वा नलिएका व्यक्तिले विगतमा अन्तःशुल्कजन्य वस्तुको कारोबार गरी अन्तःशुल्क असुल उपर नगरेको भएमा त्यस्ता प्रतिष्ठानले आफूले बुझाउनु पर्ने सोही ऐनको दफा १०क. बमोजिमको विवरण र सो विवरण बमोजिमको अन्तःशुल्क रकम तथा त्यस्तो रकमको एक प्रतिशतले हुने रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लाग्ने विलम्ब शुल्क र जरिवाना मिनाहा हुने व्यवस्था रहेको व्यहोरा जानकारी भयो ।

अतः आर्थिक ऐन, २०८३ को उपरोक्त व्यवस्था अनुसार अन्तःशुल्क ऐन, २०५८ को दफा १०क. बमोजिम बुझाउनु पर्ने तपसिलका अन्तःशुल्क विवरण, सो विवरण बमोजिम बुझाउनु पर्ने अन्तःशुल्क रकम तथा त्यस्तो रकमको एक प्रतिशतले हुने रकम दाखिल गरी सोमा लाग्ने विलम्ब शुल्क र जरिवाना मिनाहा पाँउ भनी निवेदन गर्दछु ।

तपसिल:

क्र.सं.	विवरण अवधि	विवरण बमोजिम बुझाउनु पर्ने अन्तःशुल्क रकम	बुझाउनु पर्ने अन्तःशुल्क रकमको एक प्रतिशतले हुने रकम	विलम्ब शुल्क	जरिवाना	छुट रकम	दाखिल रकम	भौचर नम्बर	अन्तःशुल्क दाखिल मिति	कैफियत

माथि पेश गरेको विवरण साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुलता बुझाउँदछु ।

निवेदक:

निवेदकको नाम:-

स्थायी लेखा नम्बर:-

सम्पर्क नम्बर:-

ठेगाना:-

सञ्चालक/प्रोप्राइटर/साझेदार /अधिकृत/प्रतिनिधिको नाम:-

हस्ताक्षर:-

संलग्न कागजातहरू:

१. मासिक अन्तःशुल्क विवरणहरू,
२. विवरण बमोजिमको अन्तःशुल्क रकम तथा त्यस्तो रकमको एक प्रतिशतले हुने रकम दाखिल भौचरहरू ।

आर्थिक ऐन, २०८३ को दफा ४३(२) सँग सम्बन्धित

(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३ ।

श्री प्रमुख कर अधिकृत/प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रक,
आन्तरिक राजस्व/कोष तथा लेखा नियन्त्रक कार्यालय..... ।

विषय: अन्तःशुल्क इजाजतपत्र नवीकरण दस्तुर र जरिवाना मिनाहा गरी इजाजतपत्र नवीकरण गरि पाँउ ।

आर्थिक ऐन, २०८३ को दफा ४३ को उपदफा (२) अनुसार अन्तःशुल्क ऐन, २०५८ बमोजिम इजाजतपत्र लिई तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजतपत्रवालाको इजाजतपत्र नवीकरण गराई कारोबारलाई निरन्तरता दिन चाहेमा संवत् २०८३ असोज मसान्तभित्र आर्थिक वर्ष २०८२/०८३ को लागि नवीकरण बापत बुझाउनु पर्ने दस्तुर बुझाई नवीकरण गरेमा बाँकी आर्थिक वर्षहरूको लाग्ने नवीकरण दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था रहेको व्यहोरा जानकारी भयो ।

अतः आर्थिक ऐन, २०८३ को उपरोक्त व्यवस्था अनुसार मेरो/हाम्रो फर्म/प्रतिष्ठानको इजाजतपत्र नवीकरण गराई कारोबारलाई निरन्तरता दिन चाहेको हुँदा आर्थिक वर्ष २०८२/८३ को लागि नवीकरण बापत बुझाउनु पर्ने दस्तुर बुझाई बाँकी आर्थिक वर्षहरूको लाग्ने नवीकरण दस्तुर र जरिवाना मिनाहा गरी इजाजत नवीकरण गरी पाँउ भनी निवेदन गर्दछु ।

तपसिल:

क्र.स.	नवीकरण गर्न बाँकी अवधि (को.व.प्रत्येक आ) झुट्टा छुट्टै उल्लेख (गर्ने)	नवीकरण दस्तुर	जरिवाना	छुट रकम	दाखिल रकम	भौचर नम्बर	नवीकरण दस्तुर दाखिल मिति	कैफियत
१	२०८२/८३							

माथि पेश गरेको विवरण साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु । झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाँउला ।

निवेदक:

इजाजतपत्रवालाको नाम:-

इजाजतपत्र नम्बर:-

स्थायी लेखा नम्बर:-

सम्पर्क नम्बर:-

ठेगाना:-

सञ्चालक/प्रोप्राइटर/साझेदार /अधिकृत/प्रतिनिधिको नाम:-

हस्ताक्षर:-

संलग्न कागजातहरू:

१. आ.व. २०८२/०८३ को लागि इजाजतपत्र नवीकरण बापत बुझाएको नवीकरण दस्तुरको दाखिल भौचर ।
२. मेनुअल इजाजतपत्र भएको हकमा इजाजतपत्रको प्रतिलिपि ।

आर्थिक ऐन, २०८३ को दफा ३२ सँग सम्बन्धित

(करदाताको निवेदनको ढाँचा)

मिति: २०८३ ।

श्री प्रमुख कर प्रशासकज्यू/ प्रमुख कर अधिकृतज्यू,
ठूला करदाता / मध्यमस्तरीय करदाता कार्यालय..... ।
आन्तरिक राजस्व कार्यालय..... ।

विषय: उपभोगको म्याद समाप्त भएका वा प्रयोग गर्न अयोग्य वस्तु नष्ट गरीपाउँ।

आर्थिक ऐन, २०८३ को दफा ३२ अनुसार अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क लाग्ने वा नलाग्ने उपभोगको म्याद समाप्त भएका वा प्रयोग गर्न अयोग्य अवस्थामा उद्योग प्रतिष्ठान परिसरमा रहेका कच्चा पदार्थ, तयारी वा अर्ध तयारी अवस्थाका वस्तुहरू अन्तःशुल्क फिर्ता दावी नगर्ने शर्तमा जे जस्तो अवस्थामा छन् सोको स्थलगत मुचुल्का खडा गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयका प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र स्थानीय उद्योग वाणिज्य संघको प्रतिनिधि समेतको रोहबरमा संवत् २०८३ साल पुस मसान्तभित्र नष्ट गरी लगत कट्टा गर्न सकिनेछ। त्यसरी नष्ट गर्नुपूर्व गणना गरी पुनः प्रयोग गर्न सकिने वस्तुहरूका हकमा अभिलेख कायम गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयले पुनः प्रयोगको अनुमति दिन सक्ने व्यवस्था रहेको व्यहोरा जानकारी भयो।

अतः आर्थिक ऐन, २०८३ को उपरोक्त व्यवस्था बमोजिम मेरो/हाम्रो उद्योग प्रतिष्ठान परिसरमा रहेका देहाय अनुसारका कच्चा पदार्थ, तयारी वा अर्ध तयारी अवस्थाका वस्तुहरू अन्तःशुल्क फिर्ता दावी नगर्ने शर्तमा नष्ट गरी लगत कट्टा गरी पाउँ भनी निवेदन गर्दछु।

तपसिल:

वस्तुको प्रकार: कच्चा पदार्थ/अर्धतयारी/ तयारी वस्तु

क्र. स.	वस्तु को नाम	उत्पादनको नाम	उत्पादन मिति	ब्याच नम्बर	उपभोगको म्याद सकिएको मिति	वस्तुको परिमाण	वस्तुको मूल्य	तिरिँको अन्तःशुल्क	कैफियत

विवरण वास्तविक, यथार्थ र साँचो रहेको व्यहोरा प्रमाणित गर्दछु। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाँउला।

निवेदक:

इजाजतपत्रवालाको नाम:-.....
स्थायी लेखा नम्बर:-.....
इजाजतपत्र नम्बर:-.....
सम्पर्क नम्बर:-.....
ठेगाना:-.....
सञ्चालक/प्रोप्राइटर/साझेदार /अधिकृत/प्रतिनिधिको नाम:-.....
हस्ताक्षर:-.....

संलग्न कागजातहरू:

- उपभोगको म्याद सकिएको मिति नखुलेको वस्तुको हकमा उपभोगयोग्य रहे नरहेको सम्बन्धी नेपाल सरकार वा नेपाल सरकारबाट मान्यता प्राप्त निकायको प्रयोगशाला परीक्षण प्रतिवेदन।

आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति

श्री प्रमुख कर प्रशासकज्यू / प्रमुख कर अधिकृतज्यू
श्रीकार्यालय,.....

विषय: प्रशासकीय पुनरावलोकनको निवेदन फिर्ता लिने सम्बन्धमा ।

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) को आर्थिक वर्ष.....को मूल्य अभिवृद्धि कर / आयकर / अन्तःशुल्कतर्फ मिति.....माकार्यालय.....बाट भएको कर निर्धारण / संशोधित कर निर्धारण/ अन्तःशुल्क निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभागमा दर्ता नम्बर..... मिति..... मा प्रशासकीय पुनरावलोकनको निवेदन दर्ता गरी हाल विचाराधीन रहेको छ । आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिम कर निर्धारण/संशोधित कर निर्धारण/ अन्तःशुल्क निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर/ आयकर/ अन्तः शुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गर्न मन्जुर गरी निवेदन जिकिर दावी छाडी प्रशासकीय पुनरावलोकनको निवेदन फिर्ता लिनको लागिकार्यालयसमक्ष यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक:

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

**आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)**

मिति

श्री प्रमुख कर प्रशासकज्यू/ प्रमुख कर अधिकृतज्यू
श्रीकार्यालय,.....

विषय: आर्थिक ऐन २०८३ को दफा ४६ को उपदफा (१) को सुविधा उपलब्ध पाउँ भन्ने सम्बन्धमा ।

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) को आर्थिक वर्ष.....को मूल्य अभिवृद्धि कर / आयकर / अन्तःशुल्कतर्फ मिति.....माकार्यालय.....बाट भएको कर निर्धारण / संशोधित कर निर्धारण/ अन्तःशुल्क निर्धारण उपर चित्त नबुझाई सर्वोच्च अदालत/उच्च अदालत/राजस्व न्यायाधिकरण/अन्य न्यायिक निकायमा दर्ता नम्बर..... मिति..... मा पुनरावलोकनको निवेदन दर्ता गरेकोमा आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिम मुद्दा फिर्ता लिई कर निर्धारण/संशोधित कर निर्धारण/ अन्तःशुल्क निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर/ आयकर/ अन्तः शुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम देहाय बमोजिम दाखिला गरेको हुँदा सो ऐनले प्रदान गरेको मिनाहा सुविधा (Scheme) सम्बन्धी व्यवस्थामा समावेस गरी कानुन बमोजिम प्राप्त हुने सुविधा उपलब्ध गराई पाउँ भनी यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ, झुट्टा ठहरे कानुन बमोजिम सहूला बुझाउँला ।

तपसिल

सि.नं.	करका प्रकारहरु	आय वर्ष	कर रकम रु	थप १ प्रतिशतले हुने रकम रु	जम्मा दाखिला रकम रु	मिनाहा हुने रकम रु	दाखिला मिति	भौचर नं.
१	मूल्य अभिवृद्धि कर							
२	आयकर रकम							
३	अन्तःशुल्क रकम							

निवेदक

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति

श्रीमान् महानिर्देशकज्यू
श्री आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं ।

विषय: प्रशासकीय पुनरावलोकनको निवेदन फिर्ता लिने सम्बन्धमा ।

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) को आर्थिक वर्ष.....को मूल्य अभिवृद्धि कर / आयकर / अन्तःशुल्कतर्फ मिति.....माकार्यालय.....बाट भएको कर निर्धारण / संशोधित कर निर्धारण/ अन्तःशुल्क निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभागमा दर्ता नम्बर..... मिति..... मा प्रशासकीय पुनरावलोकनको निवेदन दर्ता गरी हाल विचाराधीन रहेको छु । आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिम कर निर्धारण/संशोधित कर निर्धारण/ अन्तःशुल्क निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर/ आयकर/ अन्तः शुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गर्न मन्जुर गरी निवेदन जिकिर दावी छाडी प्रशासकीय पुनरावलोकनको निवेदन फिर्ता लिनको लागि महानिर्देशक / आन्तरिक राजस्व विभाग समक्ष यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ झुट्टा ठहरे कानून बमोजिम सहुल्ला बुझाउँला ।

निवेदक

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (२) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति

श्री महानिर्देशकज्यू
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं ।

विषय: आर्थिक ऐन २०८३ को दफा ४६ को उपदफा (२) को सुविधा उपलब्ध पाउँ भन्ने सम्बन्धमा ।

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) ले आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिमका मुद्दामा आन्तरिक राजस्व विभाग वा कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्याई हेर्न अनुमति पाएका वा पुनरावेदन वा मुद्दा दोहोर्याई हेरी पाउने निवेदन विचाराधीन रहेकामा आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (२) बमोजिम विवादित कर रकम रु र सोको एक प्रतिशतले हुने थप रकम रु दाखिला गरेको हुँदा आर्थिक वर्ष को आयकर/मूल्य अभिवृद्धि कर/ अन्तःशुल्क निर्धारणसँग सम्बन्धित मुद्दा फिर्ता लिई आर्थिक ऐन, २०८३ ले प्रदान गरेको छुट सुविधा प्राप्त गर्न सहयोग गरिदिनु हुन महानिर्देशक / आन्तरिक राजस्व विभागमार्फत नेपाल सरकारसँग यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ, झुट्टा ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।

सि.नं.	करका प्रकारहरु	आय वर्ष	कर रकम रु	थप १ प्रतिशतले हुने रकम रु	जम्मा दाखिला रकम रु	मिनाहा हुने रकम रु	दाखिला मिति	भौचर नं.
१	मूल्य अभिवृद्धि कर							
२	आयकर रकम							
३	अन्तःशुल्क रकम							

निवेदक

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (२) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति

श्री प्रमुख कर प्रशासकज्यू/ प्रमुख कर अधिकृतज्यू
श्रीकार्यालय,.....

विषय: आर्थिक ऐन २०८३ को दफा ४६ को उपदफा (२) को सुविधा उपलब्ध पाउँ भन्ने सम्बन्धमा ।

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) ले आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिमका मुद्दामा आन्तरिक राजस्व विभाग वा कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्याई हेर्न अनुमति पाएका वा पुनरावेदन वा मुद्दा दोहोर्याई हेरी पाउने निवेदन विचाराधीन रहेकोमा आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (२) बमोजिम विवादित कर रकम रु र सोको एक प्रतिशतले हुने थप रकम रु दाखिला गरेको हुँदा आर्थिक वर्ष को आयकर/मूल्य अभिवृद्धि कर/ अन्तःशुल्क निर्धारणसँग सम्बन्धित मुद्दा फिर्ता लिई आर्थिक ऐन, २०८३ ले प्रदान गरेको छुट सुविधा प्राप्त गर्न सहयोग गरिदिनु हुनकार्यालयमार्फत नेपाल सरकारसँग यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ, झुट्टा ठहरे कानूनबमोजिम सहुल्ला बुझाउँला ।

सि.नं.	करका प्रकारहरु	आय वर्ष	कर रकम रु	थप १ प्रतिशतले हुने रकम रु	जम्मा दाखिला रकम रु	मिनाहा हुने रकम रु	दाखिला मिति	भौचर नं.
१	मूल्य अभिवृद्धि कर							
२	आयकर रकम							
३	अन्तःशुल्क रकम							

निवेदक

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (३) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति

श्री महानिर्देशकज्यू
आन्तरिक राजस्व विभाग
लाजिम्पाट, काठमाडौं ।

विषय: आर्थिक ऐन २०८३ को दफा ४६ को उपदफा (३) बमोजिम शुल्क, थप दस्तुर, जरिवाना, व्याज, र बिलम्ब शुल्क मिनाहा पाउँ भन्ने सम्बन्धमा ।

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) ले सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्‍याई हेरी पाउन अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भई नसकेको मुद्दाको हकमा आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिमको सुविधा पाउन आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (३) बमोजिम विवादित कर रकम रु र सोको एक प्रतिशतले हुने थप रकम रु. दाखिला गरेको हुँदा मूल्य अभिवृद्धि कर / आयकर/ अन्तःशुल्क रकममा लागेको शुल्क/ थप दस्तुर/ जरिवाना/व्याज / बिलम्ब शुल्क मिनाहा पाउँ भनी महानिर्देशक / आन्तरिक राजस्व विभाग समक्ष यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ झुट्टा ठहरे कानून बमोजिम सहैला बुझाउँला ।

सि.नं.	करका प्रकारहरु	आय वर्ष	कर रकम रु	थप १ प्रतिशतले हुने रकम रु	जम्मा दाखिला रकम रु	मिनाहा हुने रकम रु	दाखिला मिति	भौचर नं.
१	मूल्य अभिवृद्धि कर							
२	आयकर रकम							
३	अन्तःशुल्क रकम							

निवेदक

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (३) सँग सम्बन्धित
(करदाताको निवेदनको ढाँचा)

मिति

श्री प्रमुख कर प्रशासकज्यू/ प्रमुख कर अधिकृतज्यू
श्रीकार्यालय,.....

**विषय: आर्थिक ऐन २०८३ को दफा ४६ को उपदफा (३) बमोजिम शुल्क, थप दस्तुर, जरिवाना,
व्याज, र बिलम्ब शुल्क मिनाहा पाउँ भन्ने सम्बन्धमा ।**

उपरोक्त विषयमा म निवेदक (स्थायी लेखा नम्बर) ले सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोर्याई हेरी पाउन अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भई नसकेको मुद्दाको हकमा आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (१) बमोजिमको सुविधा पाउन आर्थिक ऐन, २०८३ को दफा ४६ को उपदफा (३) बमोजिम विवादित कर रकम रु र सोको एक प्रतिशतले हुने थप रकम रु. दाखिला गरेको हुँदा मूल्य अभिवृद्धि कर / आयकर/ अन्तःशुल्क रकममा लागेको शुल्क/ थप दस्तुर/ जरिवाना/व्याज / बिलम्ब शुल्क मिनाहा पाउँ भनीकार्यालय समक्ष यो निवेदन पेश गरेको छु । व्यहोरा साँचो छ झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

सि.नं.	करका प्रकारहरु	आय वर्ष	कर रकम रु	थप १ प्रतिशतले हुने रकम रु	जम्मा दाखिला रकम रु	मिनाहा हुने रकम रु	दाखिला मिति	भौचर नं.
१	मूल्य अभिवृद्धि कर							
२	आयकर रकम							
३	अन्तःशुल्क रकम							

निवेदक

फर्म / निकायको नाम:.....

निवेदक / प्रतिनिधिको नाम:.....

ठेगाना:.....

स्थायी लेखा नम्बर:.....

दस्तखत:.....

